



MIDAS
STOCK BROKING COMPANY

Details of Natural Person प्राकृतिक व्यक्तिको परिचय विवरण

अनुसूची-१२

(नियम २५ को उपनियम (१) संग सम्बन्धित)

कार्यालय प्रयोजनको लागि मात्र / For Official Use Only

ग्राहक संकेत नं.: Client's Code No.:			
सिफारिश कर्ता: Referred by:		मिति: Date:	

हालसालै खिचिएको
फोटो

तल उल्लेखित सम्पूर्ण विवरण राम्रोसंग भर्नु पर्नेछ । आफुसँग सरोकार नभएको विवरण उल्लेख गर्ने कोठामा तेर्सो धर्का तानिदिनु होला ।

Please complete all details and strike out the non-applicable fields / boxes
Midas Stock Broking Company Pvt. Ltd. Branch:

ग्राहकको विवरण / Details of Client

नाम Name (Block Letters)										
जन्म मिति Date of Birth	वि.सं. B.S.					ई.सं. A.D.				
लिंग Gender	☐ पुरुष Male	☐ महिला Female	☐ अन्य Others	☐ विवाहित Married						
राष्ट्रियता Nationality	☐ नेपाली Nepalese	☐ अन्य (खुलाउने) Others (if any)					☐ अविवाहित Unmarried			
नागरिकता नम्बर Citizenship No.			जारी जिल्ला Issue District			जारी मिति Issue Date				
हिटग्राही खाता खोलिएको संस्थाको नाम Demat Account Opening Company Name:										
हिटग्राही खाता नं. Demat Number:										
स्थायी लेखा नं. Permanent Acc No. (PAN)										
गैरआवासिय नेपालीको हकमा परिचयपत्र नं. र ठेगाना Identification No. and Address (In case of NRN)										

हालको ठेगाना / Current Address

देश Country	प्रदेश Province	जिल्ला District	गा.पा./न.पा./ उ.म.न.पा./म.न.पा. R. Mun/Mun/Sub Met/Met
वडा नं. Ward No.	टोल Tol	टेलिफोन नं. Tel No.	मोबाईल नं. Mobile No.
ईमेल / Email			

स्थायी ठेगाना / Permanent Address

प्रदेश		टोल		जिल्ला		गा.पा./न.पा./ उ.म.न.पा./म.न.पा.	
Province		Tole		District		R. Mun/Mun/Sub Met/Met	
वडा नं.		ब्लक नं.		टेलिफोन नं.		मोबाईल नं.	
Ward No.		Block No.		Tel No.		Mobile No.	

परिवारका सदस्यहरूको विवरण / Details of Family

ठाउँ नपुग भएमा थप गर्न सकिने

बुबाको नाम Father's Name (Block Letters)	
बाजेको नाम Grand Father's Name	
आमाको नाम Mother's Name	
पति/पत्नीको नाम Spouse's Name	
छोराको नाम Son's Name	
छोरीको नाम (अविवाहित) Daughter's Name (Unmarried)	
बुहारीको नाम Daughter in Law's Name	
ससुराको नाम (विवाहित महिलाको हकमा) Father in Law's Name	
सासुको नाम (विवाहित महिलाको हकमा) Mother in Law's Name	

बैंक खाताको विवरण / Bank Account Details

बैंक खाताको किसिम Type of Bank Account	☐ बचत खाता Saving Account	☐ चल्ती खाता Current Account
बैंक खाता नम्बर Bank Account Number		
बैंक खाता भएको बैंकको नाम र ठेगाना Name & Address of Bank		

पेशागत विवरण / Details of Occupation

पेशा Occupation	☐ सेवा Service	☐ सरकारी Govt.	☐ सार्वजनिक/निजी क्षेत्र Public/Private Sector	☐ एन.जी.ओ./आई.एन.जी.ओ NGO / INGO	☐ विशेषज्ञ Expert
	☐ व्यापारी Businessperson	☐ कृषि सेवा Agriculture	☐ विद्यार्थी Student	☐ गृहिणी Housewife	☐ सेवा निवृत्त Retired
	☐ अन्य Others				
व्यापारको प्रकार Type of Business	☐ उत्पादन Manufacturing		☐ सेवामुखी Service Oriented		☐ अन्य Others
संस्थाको नाम Organization's Name				ठेगाना Address	
पद Designation				कर्मचारीको हकमा कर्मचारी परिचयपत्र नं. ID No of Employee	

आर्थिक विवरण आयको सीमा (वार्षिक विवरण) Financial Details/ Income Limit (Annual Details)	☐ रु. ५,००,००० सम्म Upto Rs. 5,00,000
☐ रु. ५,००,००१ देखि १०,००,००० सम्म From Rs. 5,00,001 To Rs. 10,00,000	☐ रु. १०,००,००० भन्दा माथि Above Rs. 10,00,000

धितोपत्र खरिद बिक्री गर्ने मुख्य उद्देश्यले इन्भेष्टमेन्ट कम्पनीमा संलग्न
Involvement in Investment companies which were established for securities trading ☐ छु ☐ छैन
Yes No

(भएमा देहाय बमोजिमको विवरण उल्लेख गर्नु पर्ने । (If yes mention below)

कम्पनीको नाम
Name of the Company:

पद:
Designation ☐ सञ्चालक
Director ☐ पदाधिकारी
Executive ☐ शेयरधनी
Shareholder ☐ कर्मचारी
Employee ☐ अन्य
Other

कारोबार सम्बन्धि थप विवरण / Transaction Related Additional Information

१. आम्दानीको स्रोत ☒ लगाउनु होस: व्यवसायीक ☐ तलब/पारिश्रमिक ☐ लगानी प्रतिफल ☐ घर भाडा ☐ धितोपत्र कारोबार ☐
विप्रेषण ☐ पैतृक ☐ व्याज ☐ अन्य भए उल्लेख गर्नुहोस् ☐

२. अन्य धितोपत्र दलाल कम्पनीमा कारोबार गर्ने गरेको: छैन ☐ छ ☐
छ भने कम्पनीको नाम: ग्राहक कोड:

३. तपाईं कर्जा सूचना केन्द्र (सुरक्षण निगम) लि. को कालोसूचीमा रहनु भएको छ ? छैन ☐ छ ☐

बहालमा बस्नेको हकमा

घर धनीको नाम:.....
टेलिफोन नं.:..... मोबाईल नं.:..... जिल्ला:.....
मनपा/उपमनपा/नपा/गाविस:..... वडा नं.:.....
टोल:..... घर नं.:.....

संरक्षकको विवरण (नाबालकको हकमा मात्र / Guardian's Details (In case of Minor)

नाम/थर Name / Surname							
(IN BLOCK LETTER)							
निवेदकसंगको सम्बन्ध Relationship with applicant							
पत्राचार ठेगाना/ Correspondence Address							
देश Country	प्रदेश Province	जिल्ला District	गा.पा./न.पा./ उ.म.न.पा./म.न.पा. R. Mun/Mun/Sub Met/Met				
वडा नं. Ward No.	टोल Tole	टेलिफोन नं. Tel No.	मोबाईल नं. Mobile No.				
ईमेल Email	स्थायी लेखा नं. PAN No.	फ्याक्स नं. Fax No.					

हालसालै
खिचिएको
संरक्षकको
फोटो

.....
संरक्षकको हस्ताक्षर / Guardian's Signature

Site MAP

हाल बसोबास रहेको
स्थानको नक्सा
Location Map

Google Plus Code:



From main Road Street the distance of the Residence is Meters (approximately)

सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय निवारण सम्बन्धी थप विवरण

१. के तपाईं राजनैतिक वा उच्च पदस्थ व्यक्ति हुनुहुन्छ ? हो ☐ होईन ☐
२. के तपाईं राजनैतिक वा उच्च पदस्थ व्यक्तिसंग सम्बन्धित हुनुहुन्छ ? छु ☐ छैन ☐
सम्बन्धित राजनैतिक/उच्च पदस्थ व्यक्तिको नाम..... तपाईंसंगको सम्बन्ध.....
३. के तपाईंको हिताधिकारी व्यक्ति छ ? छैन ☐ छ ☐
हिताधिकारी व्यक्तिको नाम..... तपाईंसंगको सम्बन्ध.....
४. के तपाईं विगतमा कुनै सम्बद्ध कसुरमा दोषी प्रमाणित हुनु भएको छ ? छैन ☐ छ ☐
सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २ को खण्ड (श) बमोजिम कसुरहरू
छ भने कृपया उल्लेख गर्नुहोस्.....

धितोपत्र कारोबारको सम्बन्धमा तपशिल बमोजिमको स्वघोषणा गर्दछु ।

१. म/हामीले धितोपत्र खरिदका लागि प्रयोग गर्ने रकम सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रचलित कानून विपरित आर्जन गरेको हुने छैन ।
२. धितोपत्रमा गरिएको लगानीमा निहित जोखिमको सम्बन्धमा जानकारी छ ।
३. म/हामीले खरिद गरेका धितोपत्रहरू वापतको भुक्तानी लिने दिने कार्य तोकिएको समय भित्र गर्ने छु ।
४. म/हामीले धितोपत्र सम्बन्धि तथा अन्य प्रचलित नियम कानूनहरूको पालना गर्नेछु ।
५. म/हामी कर्जा सूचना केन्द्रको कालो सुचीमा रहेको छु/छैन ।
६. सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ र यस अन्तर्गत जारी भएका नियमावलि तथा निर्देशन आदिबाट माग भए अनुसारका सूचना, विवरण तथा कागजातहरू कम्पनीलाई उपलब्ध गराउने छु/छौं ।
७. कम्पनीलाई गर्नुपर्ने भुक्तानी नगरि बाँकी राखेको कारणबाट मेरो/हाम्रो कारोबार अन्य धितोपत्र दलाल कम्पनीहरूमा समेत निलम्बन गर्न पत्राचार वा परिपत्र गर्न मेरो/हाम्रो मञ्जुरी छ ।

सिफारिस कर्ताको विवरण

सिफारिस कर्ताको नाम..... ग्राहक कार्ड नं.....
फोन नं..... नागरिकता नं..... नागरिकता जारी स्थान, मिति

संलग्न गर्नु पर्ने कागजात (Required Documents for Account Opening)

१. नेपाली नागरिकहरूको हकमा नागरिकताका प्रमाणपत्रको प्रतिलिपी । (Verified copy of nepali citizenship)
२. हितग्राही पुष्टिकरण पत्र । (Demat Confirmation Letter (Can include screen shot of meroshare details verifying your demat no. and registered account name)
३. कुनै संस्थाको कर्मचारी रहेको हकमा कर्मचारी परिचयपत्रको प्रतिलिपी । (Employee ID card)
४. अन्य देशको नागरिकको हकमा पासपोर्टको प्रतिलिपी । (Verified copy of passport if foreign citizen)
५. नाबालकको हकमा संरक्षक तथा नाबालक दुबैको फोटो । (For minor's application: photo of minor and guardian)
६. कानूनी संरक्षक भए सो सम्बन्धी कागजात । (Documents related to legal guardianship if applicable.)
७. आमा वा बाबु संरक्षक भएमा छोरा वा छोरीको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी । (Birth certificate of children if the guardian is either father or mother.)
८. निवेदकको हस्ताक्षर तथा औंठा छापमा संरक्षकको हस्ताक्षर तथा औंठा छाप । (Signature and fingerprint of applicant's guardian)
९. बैंक चेकबुकको प्रतिलिपी । (Verified copy of Bank Cheque Book)
१०. प्यान कार्ड । (Pan Card)

माथि उल्लेखित विवरण सत्य तथ्य रहेको र सो विवरणमा कुनै फरक परे कानून बमोजिम सहुँला, बुझाउँला ।
I/We hereby acknowledge that the above disclosed details are true. I further hereby consent to bear any legal actions in case any false disclosure of information related to me/us.

औंठा छाप / Thumb Print

दायाँ / Right	बायाँ / Left

.....
ग्राहकको हस्ताक्षर
Client's Signature

कार्यालय प्रयोजनको लागि / For Official Use

रजु गर्ने		प्रमाणित गर्ने
नाम, थर:		नाम, थर:
पद:		पद:
हस्ताक्षर:		हस्ताक्षर:
मिति:		मिति:

कार्यालयको नाम तथा छाप

कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दलाल व्यवसायीको इजाजतपत्रप्राप्त गरी नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको कारोबार सदस्य रहेको कमलादी मोडमा रजिस्टर्ड कार्यालय भएको श्री मिडास स्टक ब्रोकिङ कम्पनी प्रा.लि. (उपान्त प्रथम पक्ष भनिनेछ)

तथा

प्रथमपक्ष मार्फत धितोपत्रको कारोबार गर्न/अनलाईन सुविधा प्रयोग गर्ने ग्राहक संकेत नम्बर हितग्राही खाता नं.
रहेको प्रदेश अञ्चल जिल्ला गा.पा./न.पा./उ.प.न.पा. वडा स्थायी ठेगाना भई
हाल स्थानमा बसोबास गर्ने श्री को नाती/नातीनी बुहारी,
श्री को छोरा/छोरी वर्ष को श्री/श्रीमती

वा

ग्राहक संकेत नम्बर कम्पनी रजिस्टर्डको कार्यालयमा दर्ता भई प्रदेश अञ्चल जिल्ला
गा.पा./न.पा./उ.प.न.पा. वडा मा रजिस्टर्ड कार्यालय रहेको मेसर्स ले
(उपान्त दोस्रो पक्ष भनिने र सो शब्दले विषय वा प्रसंगले अन्यथा अर्थ लगाएकोमा बाहेक निजका उत्तराधिकारी र/वा कानुनी प्रतिनिधि समेतलाई जनाउने), बीच नेप्सेको कारोबार प्रणालीबाट कारोबार हुने विधि र आफैले कारोबार गर्ने सम्बन्धमा दोस्रो पक्षसँग आवश्यक ज्ञान रहेको मानी यो सम्झौता (उपान्त सम्झौता भनिने छ) सम्पन्न भएको छ।

यस सम्झौताका पक्षहरू निम्नलिखित शर्तहरू पालना गर्न मञ्जुर छन्:

१. प्रचलित धितोपत्र ऐन, नियम, विनियम, कार्यविधि तथा नेपाल राष्ट्र बैंक, विमा समिति, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस एन्ड क्लियरिङ लिमिटेड लगायतका नियामक निकायले समय समयमा जारी गरेका निर्देशिका, परिपत्र र निर्देशन समेतलाई यसै सम्झौतामा उल्लेख भए सरहमानी सम्झौताका पक्षहरूले सोको पालना गर्न मञ्जुर गर्दछन्।
२. दोस्रो पक्षले यस सम्झौता गर्दाको बखत वा यस भन्दा अघि प्रथमपक्षलाई दिएको सूचना, दोस्रो पक्षको ग्राहक परिचय विवरण (केवाईसी)मा भएको विवरणमा कुनै फेरबदल भए, फेरबदल भएको ७ कार्य दिनभित्र प्रथम पक्षलाई जानकारी दिई आफ्नो पहिचान तथा खाताका विवरणहरू अद्यावधिक गराउन मञ्जुर गर्दछ।
३. म/हामीलाई धितोपत्र खरीद/विक्री गर्न परेको हुँदा मेरो/हाम्रो नामबाट खरीद/विक्री गर्दछु/गर्दछौं। उक्त धितोपत्र खरीद/विक्री गरिदिने वापत नियमानुसार कारोबार कमिशन सेवा, शुल्क र पूँजिगत लाभकर दिन मेरो/हाम्रो मञ्जुर छ। कथमकदाचित उक्त धितोपत्र मैले/हामीले लिन इन्कार गरेमा त्यसबाट हुने हानी नोक्सानी व्यहोर्न तयार छु/छौं। कम्पनी ऐन २०५३ को दफा ५३ बमोजिम म/हामी वा मेरो/हाम्रो नजिकको नातेदार उक्त कम्पनी वा उक्त कम्पनीको सहायक कम्पनीमा संचालक, प्रबन्धक संचालक, लेखा परीक्षक, कम्पनी सचिव वा व्यवस्थापन तथा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रूपले संलग्न छैन।
४. दोस्रो पक्ष धितोपत्रको कारोबार गर्न कानून बमोजिम अयोग्य ठहरिने कुनै अवस्था उत्पन्न भई कारवाहीमा परेमा, आर्थिक रूपमा टाट पल्टिएमा, विघटनमा गएमा, दामासाहीमा परेमा वा कर्जा सूचना केन्द्रको कालोसूचीमा परेमा वा अन्य कुनै कारणले कानूनत आर्थिक कारोबार गर्न असमर्थ भएमा प्रथम पक्षलाई तुरन्त जानकारी दिन मञ्जुर गर्दछ।
५. दोस्रो पक्षले यस सम्झौतामा उल्लेख गरेको वा ग्राहक परिचय विवरण (केवाईसी) मा उल्लेख भएको इमेल ठेगाना वा मोबाइल नम्बरमा दोस्रो पक्षले प्रयोग गर्ने युजरनेम तथा पासवर्ड प्रथम पक्षले उपलब्ध गराउने छ। प्रथमपक्षले उपलब्ध गराएको वा सो पश्चात दोस्रो पक्षले परिवर्तन गरेको युजरनेम वा पासवर्डको गोपनियता कायम गर्ने र आफ्नो नियन्त्रणमा राख्ने दायित्व दोस्रो पक्षको हुनेछ।
६. दोस्रो पक्षले विक्री कारोबार गर्दा मौज्जातमा धितोपत्र रहेको वा रहने कुनै एक हितग्राही खाता प्रथम पक्षलाई उपलब्ध गराउने छ। उक्त खाता अन्य धितोपत्र कारोबार सदस्यलाई दिने छैन। यदि एउटै खाता अन्य धितोपत्र कारोबार सदस्यलाई दिइहुने जोखिमको जिम्मेवारी दोस्रो पक्षले लिने छ।
७. दोस्रो पक्षलाई दिइएको युजरनेमबाट भए गरेको सम्पूर्ण कारोबारहरूको दायित्व बहन गर्ने तथा सो समयमा राफसाफ गर्ने जिम्मेवारी दोस्रो पक्षको हुनेछ।
८. दोस्रो पक्षलाई प्रदान गरीएको युजरनेमको प्रयोग गरी सिर्जना हुने दायित्व तथा सम्झौतारत पक्ष र नेप्से समेतको सम्पत्तिमा कुनै हानी नोक्सानी भएमा सो प्रति दोस्रो पक्ष जिम्मेवार हुनेछ।
९. दोस्रो पक्षले आफ्नो युजरनेम प्रयोग गरी वा प्रथम पक्षलाई आदेश दिई विक्री भएका धितोपत्रहरूको निर्देशनपूर्वी जारी गर्नुपर्ने दायित्व दोस्रो पक्षको हुनेछ। यसरी विक्री भएको धितोपत्रको हस्तान्तरण दोस्रो पक्षले टि+१ रातीको १२ बजे भित्र प्रथम पक्षको राफसाफ खातामा जम्मा गर्न नसकी उक्त कारोबारको राफसाफ हुन नसकेमा सो बाट सिर्जित सम्पूर्ण दायित्व दोस्रो पक्षले बहन गर्नुपर्नेछ।
१०. दोस्रो पक्षले धितोपत्र विक्री गरिसकेपछि सो धितोपत्रको आधार मूल्य प्रथमपक्षलाई राफसाफ समयको १ (एक) दिन पूर्व नै उपलब्ध गराउनु पर्नेछ। आधार मूल्य समयमा उपलब्ध नगराएमा, फर्जी वा गलत आधार मूल्यका कारण उत्पन्न हुने कानूनी तथा आर्थिक दायित्व वा हानी नोक्सानी दोस्रो पक्षले व्यहोर्ने पर्नेछ।
११. दोस्रो पक्षले विक्री गरेको धितोपत्रको कारोबारमा लाग्ने कर, शुल्क, दस्तुर तथा अन्य प्रणालीगत शुल्कहरू तथा प्रथमपक्षले धितोपत्र खरीद विक्री सम्बन्धमा थप सुविधा प्रदान गरेमा लाग्ने थप स्वीकृत दस्तुर कट्टा गरी बाँकी रकममात्र प्रथमपक्षले दोस्रो पक्षलाई भुक्तानी गर्नेछ।
१२. दोस्रो पक्षले खरीद आदेश प्रणालीमा प्रविष्ट गर्दा प्रथम पक्षले तोकेको कारोबार लिमिटको सीमाभित्र रही गर्नु पर्नेछ। दोस्रो पक्षले प्रथम पक्षलाई अग्रिम रूपमा बुझाएको रकमको ४ (चार) गुणा सम्म कारोबार लिमिट प्राप्त गर्न सक्नेछ। उक्त कारोबार सीमा दोस्रो पक्षले बुझाएको रकमको चार गुणा भन्दा बढी हुने छैन।
- १२.१ दोस्रो पक्षले प्रथमपक्षलाई अग्रिम रूपमा बुझाएको रकम दोस्रो पक्षले खरीद गर्ने धितोपत्रबाट सृजना हुने कुल दायित्व रकममा समायोजन हुनेछ।
- १२.२ दोस्रो पक्षले धितोपत्र खरीद गरे वापत सृजना हुने कुल दायित्व रकममा प्रथम पक्षलाई अग्रिम रूपमा बुझाएको रकम तथा दोस्रो पक्षले धितोपत्र विक्री गरि प्रथम पक्षसँग भुक्तानी लिन बाकी भए सो समेत समायोजन गरि बाँकी रहेको दायित्व रकम कारोबारको राफसाफ हुनु भन्दा पहिले प्रथम पक्षलाई दोस्रो पक्षले भुक्तानी गर्नुपर्नेछ।
- १२.३ दोस्रो पक्षले प्रथम पक्षलाई तिर्नुपर्ने रकम कारोबार राफसाफ हुनुपूर्व भुक्तानी गर्न नसकेमा दोस्रो पक्षको नाममा खरीद भएको धितोपत्र प्रथम पक्षले विक्री गर्न सक्नेछ। तर दोस्रो पक्षले प्रथम पक्षसँग रकम तिर्ने समय माग गरेमा प्रथम पक्षले आफ्नो अनुकुलता हेरि दोस्रो पक्षले खरीद गरेको धितोपत्रको रकम भुक्तानी गर्न निश्चित समय दिन सक्नेछ।
- १२.४ सर्त नं. १२.३ बमोजिम दोस्रो पक्षको कारोबार राफसाफ गर्न उपयोग भएको प्रथम पक्षको रकममा दोस्रो पक्षलाई दिएको थप निश्चित समयवधी सम्ममा दोस्रो पक्षले तिर्नुपर्ने बाकी रकम प्रथम पक्षलाई उपलब्ध नगराए सम्मको वा दोस्रो पक्षको धितोपत्र विक्री गरी प्रथम पक्षलाई रकम प्राप्त नभएसम्मको समयावधीमा प्रथम पक्षले व्यहोर्ने परेको वास्तविक लागत थप गरि हुन आउने दायित्व दोस्रो पक्षले प्रथम पक्षलाई भुक्तानी गर्नु पर्नेछ वा दोस्रो पक्षलाई प्रथम पक्षले दिनुपर्ने हिसावमा कट्टा गर्न सक्नेछ।
- १२.५ दोस्रो पक्षले प्रथम पक्षलाई बुझाएको अग्रिम रकममा दोस्रोपक्षले खरीद गर्ने धितोपत्रको राफसाफ नभएसम्मको अवधीसम्म प्रथम पक्षको राफसाफ खातामा रहदा प्रथम पक्षले बैंकबाट प्राप्त गर्ने प्रतिफल (खुद व्याज) दोस्रो पक्षलाई फिर्ता दिन मञ्जुर गर्दछ।
- १२.६ प्रथम पक्षले दोस्रो पक्षसँग लिन पर्ने दायित्व रकमको लागत गणना तथा निर्धारण गर्दा प्रथम पक्षले वाणिज्य बैंकबाट ऋण लिँदा आफुले तिर्नु पर्ने ब्याजदरमा सेवा शुल्क वापत प्रतिशत बिन्दुले लागत थप गरि दायित्व निर्धारण गरिनेछ।
- १२.७ प्रथम पक्षले दोस्रो पक्षलाई धितोपत्र विक्री वापतको भुक्तानी दिनुपर्ने अवस्थामा काबु बाहिरको परिस्थिति सृजना भई भुक्तानी रोकिन गएमा तत्कालीन समयमा वाणिज्य बैंकहरूले आफ्ना ग्राहकलाई वचत खातामा दिने व्याज रकम थप गरि भुक्तानी रकम उपलब्ध गराउने छ।
१३. दोस्रो पक्षले कारोबार सीमाका लागि प्रथम पक्षलाई बुझाउने सबै किसिमका भुक्तानी चेक वा अन्य विद्युतीय माध्यमबाट गर्नुपर्नेछ।
१४. दोस्रो पक्षले कारोबार प्रयोजनका लागि प्रथम पक्षलाई उपलब्ध गराएको रकम तथा धितोपत्र कारोबार राफसाफ प्रयोजनमा मात्र प्रयोग गर्नुपर्नेछ।
१५. दुवै पक्षको आपसी सहमतिमा दोस्रो पक्षले प्रथम पक्षलाई यस्तो कारोबार सीमाको लागि आवश्यक अग्रिम भुक्तानी बैंक ग्यारेन्टी तथा कारोबार योग्य धितोपत्रहरूको माध्यमबाट पनि गर्न सक्ने छ। यस्तो धरौटी दोस्रो पक्षले आफ्नो दायित्व समयमा भुक्तानी नगरेमा प्रथम पक्षले दोस्रो पक्षलाई जानकारी दिई नगदमा परिणत गर्न सक्ने छ।
१६. कारोबार सीमा गणना प्रयोजनको लागि कारोबार योग्य धितोपत्रको मूल्यांकन बजार मूल्यको बढीमा ७० प्रतिशत सम्म गर्न सकिने छ। धितोपत्र तथा धितोपत्र बजारमा हुने सम्भावित जोखिमलाई मध्यनजर गरी प्रथमपक्षले दोस्रो पक्षलाई उपलब्ध गराएको कारोबार सीमा दोस्रो पक्षलाई जानकारी गराई फेरबदल गर्न सक्नेछ।

१७. खरीद कारोबारपछि बाँकी रहेको रकम खरिद बिल बमोजिम दोस्रो पक्षले टि+२ भित्रमा प्रथम पक्षको खातामा जम्मा हुने गरी प्रथम पक्षलाई उपलब्ध गराउनु पर्नेछ । यसरी रकम उपलब्ध गराउँदा अग्रिम भुक्तानी रकममा उपलब्ध गराएको भए सो रकम समायोजन गर्ने सुविधा दोस्रो पक्षलाई हुनेछ ।
१८. खरिद कारोबार पश्चात दोस्रो पक्षले राफसाफ समय भित्रमा आफ्नो दायित्व पूरा नगरेमा टि+४ मा प्रथम पक्षले दोस्रो पक्षलाई जानकारी गराई दोस्रो पक्षकै नाममा खरिद गरिएको तथा जमानतमा लिइएको धितोपत्र बिक्री, बैंक जमानतबाट रकम र सो को लागत बापतको सोधभर्ना र नपुग रकम कानून बमोजिम असुल उपर गरि लिन सक्नेछ ।
१९. दोस्रो पक्षको धितोपत्र बिक्री गरि प्रथम पक्षको लेना रकम असुलउपर गरी रकम बाँकी रहेमा दोस्रो पक्षको अग्रिम भुक्तानी सम्मको रकम दोस्रो पक्षलाई फिर्ता गरी थप रकम बाँकी रहनगए धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ मा तोकिए बमोजिम हुनेछ ।
२०. दोस्रो पक्षले खरीद गरेको धितोपत्र खरिदबाट सिर्जित दायित्वहरु पुरा गरेपछि वा कारोबारको राफसाफको दिन मध्ये जुन पछि हुन्छ, यो को भोलिपल्ट ग्राहकको निक्षेप खाता पक्षले धितोपत्र हस्तान्तरण गर्नु पर्नेछ ।
२१. दोस्रो पक्षको नामबाट कारोबार भएपश्चात दोस्रो पक्षको मृत्यु भएमा, दामासाहीमा परेमा, मगज बिग्रिएमा वा अन्य कुनै कारणबाट दोस्रो पक्षको नामबाट भएका कारोबारका राफसाफ हुन नसकेको स्थिति सिर्जना भएमा उक्त कारोबारको राफसाफको जिम्मेवारी निज वा निजको कानुनी उत्तराधिकारीको हुनेछ । कानुनी उत्तराधिकारीबाट पनि राफसाफ हुन नसकेमा प्रचलित कानून बमोजिम हुनेछ ।
२२. नियामक निकायहरुबाट कारोबारहरु रद्द भएमा वा रद्द गर्ने आदेश प्राप्त भएमा सो कारोबारहरु स्वतः रद्द हुनेछन् । सोको दायित्व प्रथमपक्षले बहन गर्ने छैन ।
२३. दोस्रो पक्ष नाबालक वा कानूनतः पक्षको रुपमा करार गर्न अयोग्य देखिएमा निजको संरक्षक वा प्रतिनिधिले यो सम्झौता गर्न सक्नेछ ।
२४. प्रथम पक्षको काबु बाहिरको परिस्थितिको कारणबाट उत्पन्न हुने कुनै पनि दायित्वमा प्रथम पक्ष जिम्मेवार हुने छैन ।
२५. दोस्रो पक्षले आफ्नो कारोबारको निम्ति आदेश दिन लिखित मञ्जुरी दिई प्रतिनिधि नियुक्ति गर्न सक्ने छ सो प्रतिनिधिबाट भएका सम्पूर्ण कारोबारहरु निज दोस्रो पक्षले नै गरेसरह मान्य हुनेछ ।
२६. धितोपत्रमा गरीने लगानीमा जोखिम हुन्छ भन्ने कुरामा दोस्रो पक्ष जानकार रहेको मानिनेछ र सो जोखिमबाट सिर्जित हुने हानी नोक्सानी प्रति दोस्रो पक्ष नै जिम्मेवार रहनेछ ।
२७. दोस्रो पक्षले निम्नलिखित माध्यमबाट कारोबार आदेश दिन सक्ने छ :

क. स्वयं उपस्थित भई लिखित आदेश ।

ख. टेलिफोन / मोबाइल फोन.....

च. बैंकको नाम.....

ग. ई-मेल.....

छ. शाखा.....

घ. दोस्रो पक्षको युजरनेम.....

ज. बैंक एकाउन्ट नं.....

ड. प्रथम पक्षको वेबसाइट www.midasstock.com.np

झ. अन्य विद्युतीय माध्यम.....

प्रथम पक्षले उल्लिखित माध्यमबाट आएका आदेशहरुलाई मात्र वैधानिक मान्यता दिई प्राथमिकताका आधारमा कारोबार प्रणालीमा आदेश प्रविष्टी गर्नेछ । नियमअनुसार उक्त आदेशहरुको सुरक्षित रेकर्डिङ तथा भण्डारण प्रथमपक्षले गर्न सक्नेछ ।

२८. दोस्रो पक्षको मार्जिन कारोबार सुविधा उपयोग गर्ने भएमा सो सम्बन्धी सर्त तथा सुविधाहरु सम्बन्धित नियममा तोकिए बमोजिम हुनेछ ।
२९. दोस्रो पक्षले धितोपत्र कारोबार गर्दा उक्त धितोपत्र कारोबार गर्न प्रचलित कानून बमोजिम आफु योग्य रहेको र सो धितोपत्रमा आफुले कानून बमोजिम धारण गर्न सक्ने सीमाभित्र रहि खरीद आदेश प्रविष्ट गर्नु पर्ने छ । सो नगरेबाट सिर्जित परिणाम तथा दायित्व दोस्रो पक्षको हुनेछ ।
३०. प्रचलित नीतिनियममा उल्लेख भएअनुसार वा सम्बन्धित निकायहरुबाट धितोपत्रको कारोबारको श्रोतको जानकारी गराउन आवश्यक रहेमा उक्त जानकारी कारोबार राफसाफ समय अवधी भित्र प्रथम पक्षलाई बुझाउन दोस्रो पक्ष मञ्जुर गर्दछ । दोस्रो पक्षले प्रचलित कानून बमोजिम अवैधानिक नठहरीने रकमहरु मात्र धितोपत्रमा लगानी गर्नुपर्ने छ ।
३१. पक्षहरुबिच आपसि सहमतीमा एक महिनाको अग्रिम सूचना दिई यो सम्झौता रद्द गर्न सकिनेछ । सम्झौता रद्द गर्नु पूर्व पक्षहरुले आ-आफ्नो दायित्व पूरा गरेको हुनु पर्नेछ ।
३२. प्रचलित कानून बमोजिम प्रथम पक्षले व्यवसाय सञ्चालनका लागि प्राप्त गरेको इजाजत, अनुमतिपत्र, सदस्यता खारेज भइ कारोबार गर्न अयोग्य भएमा यो सम्झौता स्वतः खारेज हुनेछ । यसरी सम्झौता खारेज भएपनि बाँकी बक्यौता फछ्यौट गर्नुपर्ने दायित्व दुवै पक्षको हुनेछ ।
३३. यस सम्झौता अनुसार प्रथम पक्षले दिने अथवा आवश्यक हुने कुनै पनि जनाउ वा सञ्चार तोकिएको माध्यमबाट दोस्रो पक्षको अद्यावधिक ठेगानामा पठाए पश्चात दोस्रो पक्षले जानकारी पाए सरह हुनेछ ।
३४. सम्झौताका दुवै पक्षहरुले नेप्से अनलाइन कारोबार प्रणालीमा क्षति पुऱ्याउने कुनै पनि कार्य गर्ने छैनन् ।
३५. प्रथम पक्षले प्रचलित कानूनमा उल्लेख भएको अवस्थामा बाहेक दोस्रो पक्षको गोपनीयता कायम गर्नेछ ।
३६. पक्षहरुका बीचमा उत्पन्न हुन सक्ने विवाद तथा मत भिन्नताहरुको समाधान सकेसम्म आपसी सहमतीमा निराकरण गरिनेछ । आपसी सहमतीबाट समाधान गर्न नसकेमा धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ मा तोकिए बमोजिम हुनेछ ।
३७. दोस्रो पक्षले प्रथमपक्ष संग अनलाईन कारोबार सुविधा, एसएमएस लगाएतका अन्य सुविधाहरु उपयोग गरे बापत तोकिएको शुल्क तिर्न मञ्जुर गर्दछ । दोस्रो पक्षले उल्लिखित सुविधाहरु प्राप्त गर्न हरेक आर्थिक वर्षमा नविकरण शुल्क तिर्नु पर्नेछ ।
३८. यो सम्झौतामा उल्लेख तथा व्याख्या नभएका विषय प्रचलित नेपाल कानून, नियम, विनियम, निर्देशन तथा व्याख्या अनुसार हुनेछ ।
३९. यो सम्झौता दुवै पक्षले हस्ताक्षर गरेको मितिबाट लागु भई दुवै पक्षले एक अर्को प्रतिको आफ्नो दायित्व फरफारक गरि रद्द नगरुन्जेल सम्म कायम रहने छ ।
४०. यो सम्झौता राम्ररी पढी, बुझी दुवै पक्ष हस्ताक्षर गर्न मञ्जुर गर्दछौं । हामी दुवै पक्षले यो सम्झौताको एक/एकप्रति लियौं दियौं ।

प्रथम पक्षको तर्फबाट अधिकार प्राप्त

दोस्रो पक्षको तर्फबाट अधिकार प्राप्त

श्री मिडास स्टक ब्रोकिङ कम्पनी प्रा.लि.

व्यक्तिको नाम :



व्यक्तिको नाम:

दस्तखत :

दस्तखत:

कम्पनीको छाप :

औठा छाप :



साक्षी

साक्षी

१.

१.

इति सम्बत् साल महिना गते रोज शुभम् ।